




त्रिवेणी गाउँपालिका



विनियोजन ऐन, २०८०



असार, २०८०

त्रिवेणी गाउँपालिका विनियोजन ऐन, २०८०

त्रिवेणी गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,

सभाबाट स्वीकृत मिति: २०८०।०३।१०

प्रस्तावना: त्रिवेणी गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम त्रिवेणी गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “त्रिवेणी गाउँपालिकाको विनियोजन ऐन, २०८०” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८०।०८१ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८०।०८१ को निमित्त गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची (१) मा उल्लिखित चालू खर्च, पूँजगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ५०,९६,४०,५२२।- (अक्षरूपी पचास करोड छयानब्बे लाख चालिस हजार पाँचसय बाइस रुपैयाँ मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८०।०८१ को निमित्त त्रिवेणी गाउँपालिकाको गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँसभाको स्वीकृति लिनु पर्नेछ ।

४. **खर्च जुटाउने स्रोत** : (१) त्रिवेणी गाउँपालिका विनियोजन ऐन, २०८० बाट विनियोजित रकमको स्रोतको रूपमा संघिय सरकारबाट प्राप्त हुने अनुदान रकम, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकम, राजस्व बाँडफाटबाट प्राप्त हुने रकम, अन्तरसरकारी स्तर तथा विभिन्न गैरसरकारी सस्थाहरूबाट समपुरक कार्यक्रम मार्फत प्राप्त हुने रकम, स्थानिय संचित कोषको मौज्दात रकम, आन्तरीक आम्दानी, कानून बमोजिम निर्दिष्ट गरिएको आन्तरिक तथा बाह्य ऋण आदि स्रोतको उपयोग गरिनेछ ।

(२) आर्थिक वर्ष २०८०।०८१ को निमित्त अनुसूचि (२) बमोजिम स्रोत जुटाइनेछ ।

५. **रकमको बाँडफाट** : (१) गाउँपालिकाको लक्ष्य, नीति तथा कार्यक्रम अनुसार निर्धारित सिद्धान्त तथा प्राथमिकता, स्रोतको उपलब्धता, नागरीकको चाहाना, आन्तरीक आयको स्तर, जनसंख्या र भौगोलिक अवस्था आदिका आधारमा बजेटको बाँडफाट गरिनेछ ।

६. **सञ्चित कोष हिसाब मिलान** : (१) आ.व. २०८०।०८१ को आय व्यय अनुमानमा सञ्चित कोषको सम्भावित मौज्दात रकमलाई आधार मानी बजेट विनियोजन गरिनेछ ।

(२) आर्थिक वर्षको समाप्ति पछि हुने हिसाब मिलान बाट खुद मौज्दात रकम बढि हुन आइ, तत्काल केही गर्न आवश्यक देखिएमा आवश्यक कार्यक्रम बनाई खर्च गर्ने प्रयोजनका लागी गाउँपालिका अध्यक्षले गाउँसभाबाट स्वतः प्रत्यायोजित अधिकार प्रयोग गर्नेछ ।

(३) उपदफा (२) अनुसारको खर्च विवरण गाउँकार्यपालिका बाट त्रैमासिक रूपमा अनुमोदन गराउनुपर्नेछ ।

तर, एक करोड रुपैयाँभन्दा बढि रकमको हकमा गाउँसभाबाट अनुमोदन गराउनुपर्नेछ ।

७. **थप अनुदान तथा निकास रकम**: (१) संघिय सरकार, प्रदेश सरकार तथा अन्य निकायहरूबाट चालु आर्थिक वर्ष ०७९/०८० का लागी प्राप्त हुने विशेष अनुदान, समपुरक अनुदान, सशर्त अनुदान तथा अन्य कुनै पनि प्रकारका अनुदान रकमहरू (TSA/LMBIS Entry समेत) को खर्च तथा सोको कार्यन्वयनका लागी सोहि निकास वा अनुदानका शर्तको अधिनमा रहि कार्यन्वयन गरिनेछ ।

२ बजेट कार्यान्वयनको क्रममा बार्षिक बजेट तथा कार्यक्रममा समावेश नभएको कुनै अत्यावश्यक दायित्व सिर्जना भएमा गाउँकार्यपालिकाले निर्णय गरी खर्च गर्न सक्नेछ ।

८. **खर्च तथा सोको भुक्तानी:** (१) यस ऐनको परिधी भित्र रहि बजेट तथा कार्यक्रम अनुसार बाँडफाँड भए बमोजिम योजनाको कार्यन्वयन प्रशासनिक रूपमा प्रमुख प्रशासकीय अधिकृतले विद्यमान कानूनको परिधी भित्र रहि गर्नेछ ।

(२) वडाको सिफारीस, प्राविधिक प्रतिवेदन, कार्यपालिकाको निर्णय तथा विद्यमान कानूनको परिधीभित्र रहि गरीएको खर्चलाई कानून बमोजिम भएको मानिनेछ ।

(३) कुनै खर्चको बैधानिकता सम्बन्धमा कैफियत देखिएमा सोको विवरण कार्यपालिका समक्ष पेश गरे पश्चात, बजेट तथा कार्यक्रमको परिधि भित्र रहि खर्च गरीएको रहेछ भने सम्बन्धित वडा तथा गाउँकार्यपालिकाको भुक्तानी आदेश मानी कार्यपालिकाले खर्च अनुमोद गर्नुपर्नेछ । र सो खर्चको लागी गाउँसभाबाट प्रत्यायोजित अधिकार प्रयोग गर्ने गरी जिम्मेवार अंग गाउँकार्यपालिका हुनेछ ।

९. **आयोजना व्यवस्थापन खर्च, कन्टेन्जेन्सि तथा मर्मत सम्भार खर्च** (१) पुँजिगत प्रकृतिका आयोजनाहरु, पूर्वाधार सम्बद्ध निर्माण कार्य तथा कार्यक्रमहरु समेतबाट कुल लागत अनुमानको ४ प्रतिशतका दरले हुन आउने रकम कन्टेन्जेन्सी रकम वापत कट्टा गरिनेछ । जसलाई स्थानीय संचित कोष व्यवस्थापन प्रणालीमा रहेको एक कोष तयार गरिनेछ र सो को कन्टेन्जेन्सी खर्च व्यवस्थापन कार्यविधिअनुसार परिचालन गरिनेछ ।

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

संचित कोषबाट विनियोजन हुने रकम

कार्यक्रम कोड	खर्च शीर्षक	खर्च शीर्षक	श्रोत	दाता	स्रोत समूह	संकेत	कार्यक्रम	स्थानीय तहमा बाँडफाँड हुने बजेट	सशर्त	कुल जम्मा	प्रतिशत मा
	पारिश्रमिक										
	गाउँपालिका स्थायी कर्मचारी तलब							२२००००००		२२००००००	
	कर्मचारी पोषाक (स्थायी कर्मचारी)							३३००००		३३००००	
	स्थानीय भत्ता (स्थायी कर्मचारी)							२८०००००		२८०००००	
	महंगी भत्ता (स्थायी कर्मचारी)							८०००००		८०००००	
	गाउँपालिका करार कर्मचारी पारिश्रमिक							१२००००००		१२००००००	
	गाउँपालिका करार शिक्षक कर्मचारी पारिश्रमिक							४९००००००		४९००००००	
	करार स्वास्थ्य कर्मचारी पारिश्रमिक							११७०००००		११७०००००	
	कृषि तथा पशुसेवा OVOT/ MIS र EDF करार कर्मचारी पारिश्रमिक थप							२५०००००		२५०००००	
	पदाधिकारी सेवा सुविधा							६८०००००		६८०००००	
	जम्मा							१०७९३००००		१०७९३००००	
	प्रशासनिक चालु										
	विविध खर्च (बडा कार्यालय)							४५०००००		४५०००००	
	कर्मचारी बैठक भत्ता							१०००००		१०००००	
	कर्मचारी प्रोत्साहन तथा पुरस्कार							५००००		५००००	
	पदाधिकारी बैठक भत्ता							५०००००		५०००००	
	पानी तथा बिजुली							३०००००		३०००००	
	संचार तथा इन्टरनेट महसुल							६०००००		६०००००	

कार्यक्रम कोड	खर्च शीर्षक	खर्च शीर्षक	श्रोत	दाता	स्रोत समूह	संकेत	कार्यक्रम	स्थानीय तहमा बाँडफाँड हुने बजेट	सशर्त	कुल जम्मा	प्रतिशत मा
	इन्धन पदाधिकारी							७०००००		७०००००	
	इन्धन कार्यालय प्रयोजन							१००००००		१००००००	
	सवारी साधन मर्मत खर्च							१७०००००		१७०००००	
	बीमा तथा नविकरण खर्च							३०००००		३०००००	
	मेशीनरी तथा औजार मर्मत सम्भार खर्च							३०००००		३०००००	
	निर्मित सार्वजनिक सम्पतिको मर्मत सम्भार खर्च							१०००००		१०००००	
	मसलन्द तथा कार्यालय सामग्री							२००००००		२००००००	
	पुस्तक तथा प्रगति प्रतिवेदन प्रकाशन खर्च							३०००००		३०००००	
	इन्धन अन्य प्रयोजन							१०००००		१०००००	
	सूचना प्रकाशन खर्च							५०००००		५०००००	
	सेवा र परामर्श खर्च							१००००००		१००००००	
	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च							३०००००		३०००००	
	जनप्रतिनिधि तथा कर्मचारी तालिम खर्च							५०००००		५०००००	
	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी संचालन खर्च							३०००००		३०००००	
	कार्यक्रम खर्च							१००००००		१००००००	
	विविध कार्यक्रम खर्च							५०००००		५०००००	
	अनुगमन मूल्यांकन खर्च							८०००००		८०००००	
	भ्रमण खर्च							३०००००		३०००००	
	विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च							३०००००		३०००००	
	अन्य भ्रमण खर्च							१०००००		१०००००	
	विविध खर्च							१००००००		१००००००	
	सभा संचालन खर्च							६०००००		६०००००	
	राहत विपत् उद्धार, दीर्घरोगी तथा पुनर्स्थापना खर्च							११०००००		११०००००	

कार्यक्रम कोड	खर्च शीर्षक	खर्च शीर्षक	श्रोत	दाता	स्रोत समूह	संकेत	कार्यक्रम	स्थानीय तहमा बाँडफाँड हुने बजेट	सशर्त	कुल जम्मा	प्रतिशत मा
	घरभाडा कार्यालय प्रयोजन							९०००००		९०००००	
	सवारी साधन तथा मेशीनरी औजार भाडा							५०००००		५०००००	
	भैपरी आउने चालु खर्च							१५०००००		१५०००००	
	सुशासन प्रवर्द्धन (सार्वजनिक सुनुवाई)							४०००००		४०००००	
	फर्नीचर फिक्चर्स खरिद							५०००००		५०००००	
	जम्मा							२४६५००००		२४६५००००	
	लागत साझेदारी(Matching Fund)							३५०१२५२२		३५०१२५२२	
	शाखागत बजेट										
	स्वास्थ्य शाखा							२००००००		२००००००	
	पशु सेवा शाखा							११०००००		११०००००	
	कृषि शाखा							२५००००		२५००००	
	महिला तथा बालबालिका							१००००००		१००००००	
	शिक्षा युवा तथा खेलकूद शाखा							२५००००		२५००००	
	न्यायिक समिति							१००००००		१००००००	
	आयुर्वेद शाखा/नागरिक आरोग्य केन्द्र							४०००००		४०००००	
	सहकारी							१०००००		१०००००	
	जम्मा							५७०००००		५७०००००	
	लक्षित वर्ग/तर्फ										
	दलित							१००००००		१००००००	
	महिला							१००००००		१००००००	
	अपांगता							३०००००		३०००००	
	युवा तथा खेलकूद							५०००००		५०००००	
	शहिद परिवार सम्मान, घाइते अपाङ्ग सहायता, पालिका स्तरको							५०००००		५०००००	

कार्यक्रम कोड	खर्च शीर्षक	खर्च शीर्षक	श्रोत	दाता	स्रोत समूह	संकेत	कार्यक्रम	स्थानीय तहमा बाँडफाँड हुने बजेट	सशर्त	कुल जम्मा	प्रतिशत मा
	द्वन्द्वपीडित महिला सञ्जाल सहायता										
	कला साहित्य संस्कृति संरक्षण							५०००००		५०००००	
	जम्मा							३६०००००		३६०००००	
	वडागत पुँजीगत बजेट							५००००००		५००००००	
	चालु आवको दायित्व सन्ने स्वास्थ्य र अन्य कर्मचारी पारिश्रमिक खर्च							९००००००		९००००००	
	संघीय सरकार सम्पूरक अनुदान								६००००००	६००००००	
	संघीय सरकार विशेष अनुदान								१६५०००००	१६५०००००	
	संघीय शसर्त अनुदान								२२३००००००	२२३००००००	
	कर्णाली प्रदेश सम्पूरक अनुदान								२०००००००	२०००००००	
	कर्णाली प्रदेश विशेष अनुदान								६००००००	६००००००	
	कर्णाली प्रदेश शसर्त अनुदान								४२६४६०००	४२६४६०००	
	कुल जम्मा							१९१४९२५२२	३१८१४६०००	५०९६४०५२२	

अनुसूचि-२

(दफा ४ (२) संग सम्बन्धित)

विनियोजनका लागि जुटाइने स्रोतको विवरण

क्र सं	श्रोत	रकम
१	संघीय सामानीकरण अनुदान	८५९०००००
२	प्रदेश सामानीकरण अनुदान	९२२१०००
३	संघीय राजस्व बाँडफाड	७८९६४१००
४	कर्णाली प्रदेश राजस्व बाँडफाड	५०७४२२
५	आन्तरिक राजस्व	१०००००००
६	अ.ल्या.	६९०००००
	जम्मा	१९१४९२५२२
७	संघीय सरकार समपूरक अनुदान	८००००००
८	संघीय सरकार विशेष अनुदान	१६५०००००
९	संघीय शसर्त अनुदान	२२३००००००
१०	कर्णाली प्रदेश समपूरक अनुदान	२०००००००
११	कर्णाली प्रदेश विशेष अनुदान	८००००००
१२	कर्णाली प्रदेश शसर्त अनुदान	४२६४८०००
	जम्मा	३१८१४८०००
	कूल जम्मा	५०९६४०५२२

बजेटको प्रकृति	रकम	प्रतिशत
चालु	३८०४२८०००	७४.६५
पुँजीगत	१२९२१२५२२	२५.३५
जम्मा	५०९६४०५२२	१००